



तामाकोशी गाउँपालिकाद्वारा प्रकाशित		
स्थानीय राजपत्र		
खण्ड १	संख्या १३	मिति २०७८।०१।२२
भाग १		
तामाकोशी गाउँपालिका		
नेपालको संविधानको धारा २२२ को उपधारा (१) बमोजिमको गाउँसभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।		
सम्बत् २०७८ सालको ऐन संख्या ५		

शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको ऐन, २०७८

प्रस्तावना : तामाकोशी गाउँपालिकाको शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

तामाकोशी गाउँपालिकाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको ऐन, २०७८” रहेको छ ।
(२) यो ऐन राजपत्रमा प्रकाशन भएको मितिदेखि तुरुन्त प्रारम्भ हुनेछ ।
२. **परिच्छेद ८ दफा ४४ को बुँदा नं. (घ) मा भएको व्यवस्था:** शिक्षा अधिकृत सदस्य र विद्यालय निरीक्षक सदस्य सचिव रूपमा रहेकोमा, प्रमुख प्रशासकीय

अधिकृत संयोजक र शिक्षा अधिकृत सदस्य सचिव रहनुपर्ने व्यवस्था गरिएको छ ।

३. दफा (६१) मा भएको व्यवस्था: वडा शिक्षा समितिमा विद्यालय निरीक्षकलाई अनिवार्य आमन्त्रण गर्नुपर्नेछ भन्ने सट्टामा, वडा शिक्षा समितिमा शिक्षा अधिकृत वा शिक्षा शाखाको प्रतिनिधिलाई आमन्त्रण गराउनु पर्नेछ ।
४. परिच्छेद ७ को दफा ४२ मा भएको व्यवस्था: अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक विद्यालय निरीक्षकको व्यवस्था गरिने छ भन्ने सट्टामा, सम्बन्धित शिक्षा शाखा वा शाखाका कर्मचारीले अनुगमन गर्ने भन्ने शब्दहरू राखिएका छन् ।
५. परिच्छेद ९ मा भएको व्यवस्था: दफा ५० सामाजिक परीक्षण तथा लेखा परीक्षण सम्बन्धमा, थप गर्नुपर्ने उपदफा ५ मा उपदफा ३ बमोजिमका कागजात लगायत विद्यालयलाई निकासी भएको रकमको बिल भरपाई वा अन्य आवश्यक कागजात कार्यालयले माग गरेको अवधिभित्र पेश नगर्ने विद्यालयको निकासी प्रचलित नियमानुसार रोक्का गरिने छ ।
६. परिच्छेद ९ मा भएको व्यवस्था: दफा ५० सामाजिक परीक्षण तथा लेखा परीक्षण सम्बन्धमा, थप गर्नुपर्ने उपदफा ५ मा उपदफा ३ बमोजिमका कागजात लगायत विद्यालयलाई निकासी भएको रकमको बिल भरपाई वा अन्य आवश्यक कागजात कार्यालयले माग गरेको अवधिभित्र पेश नगर्ने विद्यालयको निकासी प्रचलित नियमानुसार रोक्का गरिने छ ।
७. परिच्छेद ३ दफा १९ वि.व्य.स. गठन: दफा १९ (१) क मा समितिका सदस्यहरूले ख र घ मध्येबाट छानेको व्यक्ति अध्यक्ष हुने सम्बन्धमा, १(क) व्यवस्थापन समितिको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र समितिका सदस्यहरूले ख र घ मध्येबाट निर्वाचनमार्फत अध्यक्ष चयन गर्नेछन् ।
२ (क) उपदफा १ (क) बमोजिमको निर्वाचन नभएको वा पद रिक्त भएको अवस्थामा ख र घ मध्येबाट उमेरको हिसाबले ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् ।

३ (क) उपदफा १ बमोजिम अध्यक्ष छनौट हुन नसकेमा ७ दिन भित्र वडा शिक्षा समितिले अध्यक्ष छनौटका लागि गाउँ शिक्षा समितिमा सिफारिस गर्नेछ ।

(४) उपदफा घ (क) को सिफारिस बमोजिम गाउँ शिक्षा समितिले ख र घ बमोजिमका सदस्य मध्येबाट अध्यक्ष तोक्ने छ ।

प्रमाणीकरण मिति: २०७८।०१।३१

आज्ञाले,
निमेष मिश्र
प्रमुख प्रशासकीय